



टेम्केमैयुड गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय, अन्नपूर्ण भोजपुर

गिटी, हुंगा, बालुवा संकलन तथा विक्रि गर्ने सम्बन्धी सिलवन्दी दरभाउपत्र आव्हानको १५ दिने सूचना

प्रथम पटक सूचना प्रकाशन मिति:- २०७८/०५/१०

टेम्केमैयुड गाउँपालिकाले तपसिलमा उल्लेखित नदि नाला तथा खानीको गिटी, हुंगा तथा बालुवा संकलन तथा विक्रि गर्न न्यूनतम अंकमा नघटने गरी आ. व. २०७८/०७९ को लागि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इच्छुक व्यवसायी, कम्पनी तथा फर्महरूबाट नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, मूल्य अभिवृद्धिकर (VAT) दर्ता प्रमाण पत्र, स्थायी लेखा नं. दर्ता प्रमाण पत्र (PAN), फर्म वा कम्पनीहरूबाट आ. व. २०७६/०७७ सम्मको कर चुक्ता प्रमाण पत्रहरूका प्रतिलिपी पेश गरी निम्न बमोजिम रित पुन्याइ ठेक्काको लागि तपसिलमा उल्लेखित मिति, समय र स्थानमा निम्न बमोजिमका स्थानहरूबाट गिटी, हुंगा, रोडा तथा बालुवा संकलन र विक्रि गर्न सिलवन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरीएको छ।

तपसिल

ठेक्का नं.	संकलन केन्द्र वा खानी को नाम	उत्खनन परिणाम (घन मिटर)	फारम शुल्क रु.	न्यूनतम रकम रु. (भ्याट बाहेक)
७/आय/टेम्के/०७८/ ०७९	पिखुवा खोला सेतिबगर, हिङ्गखुवा खोला, याडटाड खोला, वाचिम्ले खोला र खुङ्गे खोला क्षेत्र	ढुङ्गा १२१७	१,०००/-	५,६५,४२२.५९
		बालुवा १८३४		
८/आय/टेम्के/०७८/ ०७९	गोगने खोला, सिक्तेल खोला दोभान पिखुवा, सिरुवानि खोला र राउते खोला क्षेत्र	ढुङ्गा ९०८	१,०००/-	४,२०,२५५.०२
		बालुवा १३५८		

शर्तहरू:-

- सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा माथि उल्लेख भए बमोजिमको दस्तुर तिरी आफूले चाहेको ठेक्काको दरभाउपत्र फारम टेम्केमैयुड गाउँपालिकाबाट कार्यालय समय भित्र खरिद गर्नु पर्ने छ । १६ दिनको १२:०० बजे भित्र आफूले कबोल गरेको कुल ठेक्का रकमको ३ प्रतिशतले हुन आउने रकम यस कार्यालयको माछापुच्छ्रे बैंकमा रहेको धरौटी खाता नं. ०८८००६७५७५५०००६२ मा दाखिला गरेको सक्कलै भौचर वा नेपाल राष्ट्रबैंकबाट मान्यता प्राप्त (क) श्रेणीको बैंकबाट ७५ दिनको म्याद भएको विडवण्ड राखी दरभाउपत्र दर्ता गराउनु पर्नेछ ।
- दरभाउपत्र फारम भर्दा आफूले कबोल गरेको रकम अंक र अक्षर दुवैमा स्पष्ट उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । दरभाउपत्रमा केरमेट भएमा केरमेट भएको स्थानमा स्पष्ट हस्ताक्षर गरेको हुनुपर्नेछ । दाखिला भएको दरभाउपत्र १६ औं दिनको २:०० बजे टेम्केमैयुड गाउँपालिकाको कार्यालयमा खोलिनेछ । बोलपत्र दाखिला कर्ता वा निजको प्रतिनिधी उपस्थिती नभएमा पनि दरभाउपत्र खोलन वाधा पर्ने छैन ।
- दरभाउपत्र खरिद गरिने अन्तिम दिन वा दरभाउपत्र खोलिने दिन सार्वजनिक विदा पर्न गएमा उक्त कार्य सोको भोलिपल्ट सोही समयमा हुनेछ ।
- दरभाउपत्र स्वीकृत भए पछि पहिलो किस्ता रकम पचास प्रतिशत र बाँकी पचास प्रतिशत नगद वा २०७८ असोज सम्मको बैंक ग्यारेन्टी पेश गर्नुपर्ने छ । साथै कबोल गरेको रकम एकमूष्ट बुझाएमा गाउँ कार्यपालिकाको निर्णय बमोजिम बढीमा १० प्रतिशत सम्म छुट दिन सकिने छ । तोकीएको समयमा सम्झौता नगरेमा दरभाउपत्र कर्ताको धरौटी रकम वा बैंक ग्यारेन्टी फिर्ता गरिनेछैन ।
- नियमानुसार चाहीने सम्पूर्ण शुल्क, कर, दस्तुर, आयकर तथा मूल्य अभिवृद्धि कर ठेकेदार आफैले गाउँपालिकामा बुझाउनु पर्ने छ । आफूले कबोल गरेको रकमबाट कटाउन पाउने छैन । शर्त सहीत पेश गरेको, रित नपुगी वा म्याद नाघी आएको, न्यूनतम रकम भन्दा घटी कबोल गरेको, कालो सूचीमा परेको र यस कार्यालयबाट प्रमाणित गरी विक्री नगरेको दरभाउपत्र फर्मलाई मान्यता दिइने छैन ।
- कर दस्तुर उठाउन ३/३ प्रति वाला रसिद ठेकेदार आफैले छपाउनु पर्नेछ । रसिद गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीबाट प्रमाणित गराई कार्यालयको छाप लगाई, रसिद नम्बर दाखिला गरी माग फारम भरेर कार्यालयबाट बुझिलिनु पर्नेछ । कबोल गरेको रकम कुनै वन्द, हडताल, नाकावन्दी, चक्काजाम जस्ता अप्रत्यासीत घटना वा अन्य कुनै पनि कारण देखाई आममाफी, छुट वा मिनाहा गरीने छैन । हुंगा, गिटी, बालुवा संकलन तथा उत्खनन गर्दा पुर्ववत अवस्थामा कुनै असर परे सो को निर्माण ठेकेदार आफैले आफ्नै लगानीमा पुरा गर्नुपर्नेछ ।
- ठेक्का सम्बन्धी कुनै विवाद भएका प्रचलित कानूनको परिधी भित्र रहि टेम्केमैयुड गाउँपालिकाले निर्णय गरे बमोजिम हुनेछ । साथै कुनै ठेक्का पूर्ण वा आंसीक स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार गाउँपालिकामा रहेको छ । गाउँपालिकाले तोकेको दर रेट भन्दा बढीमा कर, दस्तुर तथा महशुल लिन पाइने छैन । प्रचलित कानूनले निषेध गरीएको, अदालतबाट कुनै निर्णय गरिएको अवस्थामा सोही निर्णयको पालना गर्नु पर्ने छ । सो निर्णय कानून अनुसार हुने छ ।
- यस सूचनामा उल्लेख गरिएको वाहेक कुनै कुरा छुटन गएको अवस्थामा ढुङ्गा, गिटी, बालुवा उत्खनन, विक्रि तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ तथा गाउँपालिकाको नियम बमोजिम हुनेछ । बाँकी कुनै कुराहरु अन्य प्रचलित कानून अनुसार हुनेछ । गाउँपालिकाले तोकेको स्थानमा संकलन केन्द्र राखी कर तथा शुल्क संकलन गर्नु पर्ने छ । सवारी साधनलाई अवरोध गर्न पाइने छैन ।
- यसमा उल्लेख हुन छुट भएका अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ । यस दरभाउपत्र सम्बन्धी सूचना यस कार्यालयको वेवसाइट www.tyamkemaipur.gov.np मा हेर्न सकिनेछ । थप जानकारीको लागि प्राविधिक शाखाको मेवाईल नं. ९८४९९८२५०९ र ९८४२०९९५७१ मा बुझ्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत
टेम्केमैयुडगाउँपालिका, अन्नपूर्ण भोजपुर